

कार्यविधि संख्या: .....

कार्यपालिकाबाट स्वीकृत मिति: .....



मेलम्ची नगरपालिकाको व्याकहो लोडर सञ्चालन सम्बन्धी कार्यविधि,

२०७५

मेलम्ची नगरपालिका  
नगर कार्यपालिका कार्यालय  
मेलम्ची, सिन्धुपाल्चोक,  
३ नं प्रदेश, नेपाल

## ब्याकहो लोडर सञ्चालन सम्बन्धी कार्यविधि, २०७५

मेलम्ची नगरपालिका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकास गर्न यस कार्यालयको स्वामित्वमा रहेको ब्याकहो लोडर देहायका शर्त एवं बन्देजमा रही सञ्चालन तथा व्यवस्थापनका वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) बमोमिज मेलम्ची नगर कार्यपालिकाले “ब्याकहो लोडर सञ्चालन कार्यविधि, २०७५” स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ।

### १. संक्षिप्त नाम र प्रारम्भः

- (क) यो कार्यविधिको नाम “ब्याकहो लोडर सञ्चालन सम्बन्धी कार्यविधि, २०७५” रहेको छ।  
(ख) यो कार्यविधि नगर कार्यपालिका बैठकबाट स्वीकृत भएको मिति देखि लागु हुने छ।

### २. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा

- (क) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई सम्झनु पर्दछ।  
(ख) “नगरपालिका” भन्नाले मेलम्ची नगरपालिका सम्झनु पर्दछ।  
(ग) “कार्यालय” भन्नाले मेलम्ची नगरपालिका नगर कार्यपालिकाको कार्यालय सम्झनु पर्दछ।  
(घ) “लोडर” भन्नाले नगर कार्यपालिकाको स्वामित्वमा रहेको ब्याकहो लोडरलाई सम्झनु पर्दछ।  
(ङ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्झनु पर्दछ।  
(च) “शाखा प्रमुख” भन्नाले नगरपालिकाको भवन तथा विपद् व्यवस्थापन शाखाको प्रमुखलाई सम्झनु पर्दछ।  
(छ) “संयोजक” भन्नाले नगरपालिकाको पुर्वाधार विकाश समितिको संयोजकलाई सम्झनु पर्दछ।  
(ज) “जिन्सी शाखा” भन्नाले नगरपालिकाको जिन्सी शाखालाई सम्झनु पर्दछ।

३. उद्देश्यः मेलम्ची नगर कार्यपालिकाको कार्यालयबाट सञ्चालन गरिने भौतिक विकासका योजनाहरू, स्थानीय नगरबासी र उपभोक्ता समितिबाट सञ्चालित विकास निर्माणका कार्यहरूमा नगरपालिकाको स्वामित्वमा रहेको लोडर प्राथमिकताका आधारमा प्रयोगमा ल्याउनको लागि आवश्यक व्यवस्थापन गर्नु कार्यविधिको प्रमुख उद्देश्य रहने छ ।

४. सञ्चालन विधि: नगरपालिकाको स्वामित्वमा रहेको लोडर सञ्चालनका लागि देहायको प्रक्रिया पुरा गर्नु पर्नेछः-

(क) लोडर माग गर्ने व्यक्ति वा संस्थाले कार्यालयले स्वीकृत गरेको अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पेश गर्नुपर्ने छ ।

(ख) लोडर माग गर्ने व्यक्ति वा संस्थाको निवेदन उपर पूर्वाधार विकास समितिका संयोजकबाट आदेश भएपश्चात् के कति समयका लागि माग गरिएको हो ? माग गरिएको समय बराबरको रकम सम्बन्धित योजनाको अन्तिम रकम भुक्तानीको समयमा कार्यालयले कट्टा गर्ने सर्तनामा गरी अनुसूची-२ बमोजिमको ढाँचामा लोडर प्रयोग गर्न स्वीकृति दिनेछ । यस्तो स्वीकृति पत्र दिने अधिकार शाखा प्रमुखको हुनेछ ।

(ग) लोडर माग गर्ने व्यक्ति, संस्था वा उपभोक्ताले प्रयोग भएको समयको आधारमा लाग्ने शुल्क बुझाउने शर्तमा नगरपालिकाको विकास निर्माणको कामलाई बाधा नपर्ने गरी पहिले दर्ता भएको निवेदनलाई पहिलो प्राथमिकता दिई खटाईने छ । यसका अतिरिक्त कामको प्रकृतिलाई समेत मध्यनजर गरी लोडर खटाउने व्यवस्था संयोजकसंग आवश्यक समन्वय गरी शाखा प्रमुखले मिलाउने छ ।

(घ) निवेदकले माग गरेको समयभन्दा बढी समयसम्म कामकाज गर्नु गराउनु पर्ने भएमा लोडर अपरेटरले तत्काल पूर्वाधार विकास समितिको संयोजकलाई जानकारी गराई शाखा प्रमुखबाट थप कार्यादेश लिएर लोडर सञ्चालन गर्नु पर्ने छ ।

(ङ) कार्यालयको लिखित आदेश बिना कुनै स्थान विशेषमा लोडर लिगि काम गर्न गराउन पाउने छैन ।

(च) लोडर प्रयोग गरे बापत प्रयोगकर्ताको योजनाबाट अन्तिम रकम भुक्तानी हूँदाको समयमा नियमानुसार लाग्ने कर बाहेक प्रतिघण्टा रु. १०००/- (एक हजार) कार्यालयबाट कट्टी गरीनेछ ।

(छ) मेशिन खटी गएको स्थानमा काम सम्पन्न गरी कार्यालय फिर्ता भएपश्चात् मेशिन अपरेटरले कामको विवरणसहित मिटरको अद्यावधिक अभिलेख (लगबुक) शाखा प्रमुख समक्ष पेश गरी प्रमाणित गराई राख्नु पर्नेछ ।

(ज) अभिलेख अद्यावधिकका लागि कार्यालयबाट आवश्यक फारामहरूको व्यवस्था गरिने छ ।

(झ) कार्यालयबाट सोभै गरिने कामको समेत विवरण अद्यावधिक गरी लगत खडा गर्ने कर्तव्य शाखा प्रमुखको हुनेछ ।

#### ५. इन्धन तथा मर्मत सम्बन्धी व्यवस्था :

(क) मेसिन प्रयोग गर्दा आवश्यक पर्ने इन्धन प्रयोगकर्ता स्वयम्भूत व्यवस्था गर्नु पर्नेछ ।

(ख) लुब्रिकेन्टस र मर्मतसम्बन्धी सम्पूर्ण कार्यको विस्तृत विवरण कार्यालयको जिन्सी शाखाले अद्यावधिक गर्नुपर्ने छ ।

(ग) लोडर बिग्रिएमा सोको लिखित जानकारी लोडर अपरेटरले कार्यालयलाई गराउनु पर्नेछ। कार्यालयबाट लोडर मर्मत गर्नुपर्ने अवस्था देखिएमा मर्मत गर्नुपर्ने कार्यको विस्तृत विवरण सहित अनुसूची -३ बमोजिमको ढाँचामा प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत भए बमोजिम मर्मत गराउनु पर्नेछ ।

#### ६. कर्मचारी व्यवस्था :

(क) लोडर सञ्चालनका लागि आवश्यक पर्ने अपरेटर आवश्यक प्रक्रिया पुरा गरी सेवा करारमा लिन सकिनेछ ।

(ख) लोडर अपरेटरले शाखा प्रमुखले दिएको कार्यविवरण र निर्देशन विपरित काम गरी कार्यालयलाई हानी नोक्सानी हुन गएमा तत्काल एकतर्फी करार भइग गरी क्षतिपूर्ति असुल उपर गर्नुपर्ने भए सो समेत गरिने छ ।

## ७. लोडर सञ्चालन समिति:

लोडरलाई सञ्चालन तथा व्यवस्थापनको लागि तपसिल बमोजिमको एक समिति रहने छः-

- संयोजक, पुर्वाधार विकास समिति -संयोजक
- कार्यपालिकाले आफु मध्येबाट छनौट गरेको दुई जना सदस्य -सदस्य
- प्रमुख, जिन्सी शाखा -सदस्य
- प्रमुख, भवन तथा विपद् व्यवस्थापन शाखा -सदस्य-सचिव

## ८. विविधः

(क) लोडरको माईल मिटर लगायतका आधारभूत कार्य अद्यावधिक राख्ने दायित्व मेशिन अपरेटरको हुनेछ ।

(ख) लोडर कार्यालयको पूर्ण नियन्त्रणमा रहनेछ । शाखा प्रमुखले लोडर चुस्त दुरुस्त राखी सोको विवरण अद्यावधिक राख्न ध्यान दिनु पर्ने छ ।

(ग) पुर्वाधार विकास समितिको संयोजकसंग शाखा प्रमुखले आवश्यक समन्वय गरी लोडर खटाउने सम्बन्धमा निर्णय गर्नुपर्ने छ ।

(घ) यस कार्यविधिलाई आवश्यकता अनुसार नगर कार्यपालिकाले संशोधन गर्न सक्नेछ ।

## अनुसूची-१

### व्याकहो लोडर माग सम्बन्धी निवेदन

(व्याकहो लोडर संचालन सम्बन्धी कार्यविधि, २०७५ को दफा ४ क सँग सम्बन्धित)

श्रीमान संयोजकज्यु  
पूर्वाधार विकास समिति  
मेलम्ची नगर कार्यपालिकाको कार्यालय  
मेलम्ची, सिन्धुपाल्चोक ।

विषय : व्याकहो लोडर उपलब्ध गराई पाउँ ।

महोदय,  
यस कार्यालयको व्याकहो लोडर आवश्यक परेकोले देहायको विवरण भरी माग गरेको  
छु /छौँ । नियमानुसार लाग्ने शुल्क लिई व्याकहो लोडर उपलब्ध गराई पाउँ ।

### **व्याकहो लोडर माग गर्नेले भर्ने**

व्याकहो लोडर माग गर्ने व्यक्ति/संस्था /उपभोक्ता समितिको नाम, ठेगाना	कामको विवरण	व्याकहो लोडर प्रयोग हुने स्थान	अनुमानित समय	कैफियत

.....  
माग गर्नेको दस्तखत

**अनुसूची -२**  
लोडर संचालन सम्बन्धी स्वीकृति पत्र  
 (लोडर संचालन सम्बन्धी कार्यविधि, २०७५ को दफा ४ ख बमोजिम)

लोडर माग कर्ताको नाम, ठेगाना	न.पा. बाट खटिने स्थानसम्म लाग्ने अनुमानित समय	माग गरिएको दिन र समय	अनुमानित समयको शुल्क <u>प्रति घण्टा रु १०००</u> <u>का दरले इन्धन</u> <u>वाहेक</u>

.....  
 भवन तथा विपद्  
 व्यवस्थापन शाखा

## अनुसूची - ३

(लोडर संचालन सम्बन्धी कार्यविधि, २०७५ को दफा ५ सँग सम्बन्धित)

श्रीमान प्रमुख प्रशासकीय अधिकृतज्यू  
मेलम्ची नगर कार्यपालिकाको कार्यालय  
मेलम्ची, सिन्धुपाल्चोक ।

मिति :

विषय : व्याकहो लोडर मर्मत सम्बन्धमा ।

महोदय,

यस मेलम्ची नगर कार्यपालिकाको ..... नं.को व्याकहो लोडरको तपशिल बमोजिमको पार्टस्मा खराबी आई सञ्चालनमा बाधा परेकोले चेकजाँच गराई मर्मतको व्यवस्था मिलाई दिनुहुन यो निवेदन गर्दछु । श्रीमान्‌को जो आदेश ।

तपशिल

समस्या आएको सामान वा पार्टसको विवरण	परिमाण	सामान फेर्नुपर्ने वा मर्मत गर्नुपर्ने	अनुमानित लागत रु.

मेशिन अपरेटरको दस्तखत :

.....  
नाम :

इन्जिनियरले भर्ने :

उपरोक्त सामान फेर्नु पर्ने र मर्मत गर्नु पर्ने देखिएकाले सिफारिस गर्दछु ।

.....  
दस्तखत

प्रमुख प्रशासकीय अधिकृत